

## Terms of Reference

### **Media and Publication Committee, Non-Resident Nepali Association, International Coordination Council**

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मेडिया तथा पब्लिकेशन समितिको निर्देशिका सूची

#### (क) परिचय

गैरआवासीय नेपाली संघको सञ्चार नीति तयार गर्ने, संघ र सञ्चारमाध्यम बीच प्रभावकारी समन्वय गर्ने, संघका गतिविधिहरू सबै तहसम्म छिटो छरितो र सहज किसिमले पुऱ्याउने माध्यमको विकास गर्ने तथा सूचना प्रवाह सम्बन्धी अन्य कार्यहरू गर्दै संघप्रतिको धारणा आमरूपमा सकारात्मक बनाउने कार्य गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदको ०० औं बैठकले संघका प्रवक्ताको संयोजकत्वमा मेडिया तथा पब्लिकेशन समिति (Media and Publication Committee) गठन गरेकोछ । यस समितिले यो निर्देशिका सूची (Terms of reference) अनुसार कार्यसम्पादन गर्नेछ ।

#### (ख) उद्देश्यहरू

- १) संघको सञ्चार नीति तयार गर्ने ।
- २) संघका गतिविधिबारे सञ्चार माध्यमबाट छिटो र छरितो सूचना प्रवाह गर्न देश भित्र र बाहिर रहेका नेपाली सञ्चार माध्यमहरूको सूची तयार पारी सम्पर्क स्थापित गर्ने र आवश्यकता अनुसार सहकार्य गर्ने।
- ३) सूचना प्रवाहका लागि विभिन्न सामाजिक सञ्जालहरू तथा विद्युतीय माध्यमहरूको उपयोग गर्ने।
- ४) संघका गतिविधिहरू सार्वजनिक गर्न आवश्यक प्रकाशनहरू गर्ने।
- ५) गैरआवासीय नेपालीहरूले नेपालमा गरेको आर्थिक लगानीको तथ्याङ्क संकलन गरी प्रकाशित गर्ने।
- ६) गैरआवासीय नेपालीहरूद्वारा नेपालमा सञ्चालित सामाजिक तथा कल्याणकारी परियोजनाहरूको तथ्याङ्क संकलन गरी प्रशारण गर्ने।
- ७) संघका महत्वपूर्ण दस्तावेजहरू संकलन गर्ने र आवश्यकता अनुसार प्रकाशित गर्ने।
- ८) सञ्चारमाध्यममा प्रकाशित हुने गैरआवासीय नेपाली संघ र नेपाली डायस्पोरा सम्बन्धी लेख रचना तथा जानाकारीको संकलन गर्ने र समीक्षा गर्ने।
- ९) संघले उठाएका विषय तथा नेपाली डायस्पोराबारे लेख रचना लेख्न सक्ने व्यक्तिहरूको पहिचान गर्ने र नियमितरूपमा लेख रचनाहरू प्रकाशित गर्न अभिप्रेरित गर्ने।
- १०) संघका सोभेनियर लगायतका नियमित प्रकाशनमा सहयोग गर्ने।
- ११) संघले जिम्मेवारी दिएका सञ्चार तथा प्रकाशन सम्बन्धी अन्य कार्यहरू गर्ने।

(ग) कार्यविधि:

- १) माथि उल्लेखित कार्यहरु सम्पादन गर्न बढीमा २१ सदस्यीय समिति गठन गरिने छ । समितिमा आवश्यकता अनुसार सदस्यहरु मध्येबाट सहसंयोजक तोकिनेछ। यसैगरी समितिमा बढीमा ५ जनासम्म सल्लाहकार राखिने छ ।
- २) कार्यदलको बैठक आवश्यकता अनुसार तीन महिनाको अन्तराल भन्दा ढिलो नहुने गरी बस्नेछ । बैठक विद्युतीयमाध्यम वा प्रत्यक्ष भेटघाटबाट हुनेछ।
- ३) कार्यदलले नियमितरूपमा प्रगति विवरण अन्तर्राष्ट्रिय समन्वय परिषदमा पेश गर्नेछ।
- ४) तोकिएको जिम्मेवारी तोकिएको समय भित्र पुरा गर्न असमर्थ हुने तथा तीन महिना सम्म कार्यदलको सम्पर्कमा नआउने कार्यदल सदस्यलाई जिम्मेवारीबाट स्वतः मुक्त हुनेछ अथवा सचेत गराई मुक्त गरिनेछ ।
- ५) प्रकाशनमा लाग्ने खर्च सकेसम्म विज्ञापनमार्फत कार्यदल आफैले जुटाउने छ वा अन्तर्राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गरिने छ।
- ६) कार्यदलले निर्देशिका सूचीको संशोधन प्रस्ताव अन्तर्राष्ट्रिय समन्वय परिषदमा पेश गर्न सक्नेछ।
- ७) कार्यदलको कार्यकाल नवौं गैरआवासीय नेपाली संघको महाधिवेशनसम्म रहनेछ।
- ८) आवश्यकता अनुसार अन्य कार्यविधि कार्यदलको बैठकले गर्नेछ।

(घ) समिति

सल्लाहकारहरु: समितिको बैठकले तय गर्ने ।

संयोजक:

भूषण घिमिरे, प्रवक्ता- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद

सहसंयोजक:

१. हेमन्त काफ्ले, अष्ट्रेलिया
२. विजय घिमिरे, अमेरिका
३. चिरन शर्मा, बेलायत

सदस्यहरु:

१. डिल्ली ढकाल, अष्ट्रेलिया
२. बुधिसागर घिमिरे, न्यूजिल्याण्ड
३. रामचन्द्र गिरी, मलेसिया
४. किसन राई, हङकङ
५. आनन्द कोइराला, जापान
६. दिल कुमार श्रेष्ठ, कतार
७. मेघराज सापकोटा, युएइ
८. बसन्त रानाभाट, स्पेन
९. फणिन्द्र भट्टराई, बेलायत
१०. प्रजय शुक्ला, बेलायत
११. होम प्रसाद लम्साल, अमेरिका

१२. आड छिरिड शेर्पा, अमेरिका

१३. गोकुल लामिछाने, क्यानडा

(ड) समिति सदस्यहरूको चयन र जिम्मेवारी:

माथि उल्लेखित उद्देश्यमा योगदान गर्न चाहने व्यक्तिहरूलाई एनसिसि अध्यक्ष सहितको आईसिसिको ईमेलमा आव्हान गरिएको थियो। सदस्य स्वयमको आग्रहमा वा सम्बन्धित देशको एनसिसि अध्यक्ष वा क्षेत्रीय संयोजकको सिफारिस/जानकारीमा वा संयोजक स्वयमले पहिचान गरी सदस्यहरूको चयन गरिएको हो। सदस्यहरूको चयन सकेसम्म बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी गरिएको छ। समितिका सबै सदस्यहरूले स्वेच्छा पूर्वक सामाजिक कार्यका रूपमा (voluntarily) योगदान गर्ने छन्।

(च) समिति सदस्यहरूको जिम्मेवारी:

माथि उल्लेखित उद्देश्यमा सबै सदस्यहरूले आ-आफ्नो तर्फबाट सहयोग गर्नेछन् । तर सहजरूपमा कार्यसम्पादन गर्न समितिको बैठकमा आपसी सहमति अनुसार जिम्मेवारी बाँडफाँड गरिने छ। समितिको बैठकबाटै जिम्मेवारी हेरफेर पनि हुन सक्नेछ। समितिले गर्नुपर्ने कार्यहरूको विस्तृत विवरण र संघको संचार तथा प्रकाशन नीति समितिको निर्माण पछि तय गरिने छ ।

(समाप्त)